



Madhya Bhotekoshi Jalavidyut Company Limited

Maharajgunj, Kathmandu

Statement of Financial Position (Unaudited)

As on 32nd Ashad 2082 (16th July 2026) (4th Quarter of FY 2082/83)

(Rs. '000)

Particulars	2083.03.32 (16.07.2026)	2082.12.30 (13.04.2026)	2082.03.32 (16.07.2025)
Assets			
Non-Current Assets			
Property, Plant & Equipment	21,567,367.34	21,551,357.18	476,731.85
Capital Work-in-Progress	-	186,335.37	21,116,822.00
Total Non-Current Assets(A)	21,567,367.34	21,737,692.55	21,593,553.85
Current Assets			
Inventory	783.46	865.71	653.57
Accounts Receivables	519,281.75	450,586.77	
Advances, Deposits and Other Receivables	123,410.32	632,068.05	103,307.95
Investment in Term Deposits	-	-	-
Cash and Cash Equivalents	11,100.87	61,700.27	177,455.27
Total Current Assets (B)	654,576.41	1,145,220.79	281,416.79
Total Assets (A+B)	22,221,943.76	22,882,913.34	21,874,971.00
Equity and Liabilities			
Equity			
Share Capital	6,000,000.00	6,000,000.00	6,000,000.00
Retained Earnings	(225,258.13)	(318,100.35)	(394,842.00)
Total Equity (C)	5,774,741.87	5,681,899.65	5,605,158.00
Non-current Liabilities			
Long-term Borrowing	14,729,602.67	15,515,742.04	15,197,301.45
Total Non-current Liabilities (D)	14,729,602.67	15,515,742.04	15,197,301.45
Current Liabilities			
Short-term Borrowing	1,140,000.00	1,150,000.00	580,000.00
Provisions	2,819.04	2,954.03	2,869.28
Trade and Other Payables	574,780.18	532,318.31	489,641.92
Total Current Liabilities (E)	1,717,599.22	1,685,272.34	1,072,511.20
Total Equity and Liabilities (C+D+E)	22,221,943.76	22,882,913.34	21,874,971.00

Statement of Financial Performance (Unaudited)

Upto 32nd Ashad 2083 (16th July 2026) (4th Quarter of FY 2082/83)

(Rs. '000)

Particulars	FY 2082/083 (Upto Ashad) (2025/026)	FY 2082/083 (Upto Chaitra) (2025/026)	FY 2081/082 (Upto Ashad) (2024/025)
Income			
Revenue from sale of electricity	2,144,669.86	1,429,765.01	-
Direct Expenses	(166,896.37)	(98,861.85)	-
Royalty Expenses	(53,093.40)	(29,783.34)	-
Gross Profit	1,924,680.10	1,301,119.82	-
Other Operating Expenses			
Employee Benefit Expenses	(20,232.56)	(17,842.03)	(44,221.67)
Administrative Expenses	(29,238.18)	(14,940.04)	-
Depreciation	(755,842.14)	(511,817.32)	(614.65)
Operating Profit/ (Loss) (A)	1,119,367.22	756,520.43	(44,836.32)
Finance Income	1,326.52	1,102.57	3,085.15
Other Income	485.87	129.27	55.00
Total Income (B)	1,812.39	1,231.84	3,140.15
Finance Cost	(951,595.74)	(681,010.62)	-
Profit/ (Loss) Before tax and Bonus (A - B)	169,583.87	76,741.66	(41,696.17)
Employee Bonus			
Profit/ (Loss) Before tax	169,583.87	76,741.66	(41,696.17)
Less: Tax			
Current year tax	-	-	-
Prior year Tax	-	-	-
Net Profit/ (Loss) for the period	169,583.87	76,741.66	(41,696.17)

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) अनुसूची-१४ अनुसार कम्पनीको आ.व. २०८२/०८३ को चौथो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

(क) चौथो त्रैमासिक अवधिको संक्षिप्त वासलात र नाफा/ (नोक्सान) सम्बन्धी विवरणहरू यसै साथ संलग्न गरिएको छ ।

(ख) प्रमुख वित्तीय सूचकहरू निम्नानुसार रहेका छन् :

विवरण	२०८२।८३ आषाढ मसान्त	२०८१।८२ आषाढ मसान्त
प्रति शेयर आमदानी (वार्षिकीकरण गरिएको)	२.८३	(०.६८)
प्रतिशेयर नेटवर्थ	९६.२५	९३.४३
मूल्य आमदानी अनुपात (P/E Ratio)*	९४.१७	(४६४.७८)
प्रति शेयर कुल सम्पत्तिको मूल्य	३७०.३७	३६४.५९
तरलता अनुपात	०.३८	०.५७

*(P/E Ratio) गणना गर्दा त्रैमासिकको अन्तिम बजार मूल्य लाई आधार मानिएको छ ।)

आ.व. २०८२।८३ को दोश्रो त्रैमासिकबाट कम्पनी पूर्ण रूपमा उत्पादन चरणमा प्रवेश गरेकोले अधिल्लो वर्षको सोही अवधिको तथ्याङ्कसँग तुलना गर्दा स्वाभाविक भिन्नता देखिएको छ । कम्पनीको चुक्ता पूँजीबाट वासलातमा देखिएको सञ्चित नोक्सानी (Accumulated Loss) पछिउँदा कायम हुन आउने कुल नेटवर्थलाई कुल शेयर संख्याले भाग गर्दा प्रति शेयर नेटवर्थ निकालिएको छ । कम्पनीको कर्पोरेट कार्यालयको खर्चको कारण सञ्चित नोक्सानी देखिएकाले शेयरको किताबी मूल्य (Face Value) रु.१०० बाट घट्न गई रु.९६.२५ कायम हुन पुगेको छ । समीक्षा अर्वाधमा नाफा/नोक्सान हिसाबले देखाएको खुद नाफा वा नोक्सानलाई कुल शेयर संख्याले भाग गरी प्रति शेयर आमदानी गणना गरिएको छ । व्यावसायिक उत्पादनको प्रारम्भिक चरण भएको र वित्तीय खर्चको भारका कारण यसको प्रभाव प्रति शेयर आमदानीमा देखिएको छ । ।

२. व्यवस्थापकीय विश्लेषण:

- (क) आयोजनाबाट व्यापारिक उत्पादन: कम्पनीको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोक जिल्लामा अवस्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाले मिति २०८२ असोज २० गतेदेखि व्यापारिक उत्पादन (Commercial Operation) सुरु गरी आयोजना सञ्चालन चरणमा प्रवेश गरेकोले उक्त अवधिम्म भएका आयोजनाका सम्पूर्ण खर्चहरू पूँजीकरण गरिएको छ । कम्पनीको जोखिम प्रोफाइल (निर्माणकालिन जोखिमबाट सञ्चालन कालिन जोखिममा) रूपान्तरण भईसकेको छ । यस त्रैमासिक (वैशाख देखि आषाढ मसान्तसम्म) को पूर्ण अवधि विद्युत उत्पादन तथा विक्री भएकोले कम्पनीले रु.२ अर्ब १४ करोड ४६ लाख आमदानी गर्न सफल भएको छ । निर्माण चरणबाट सञ्चालन चरणमा प्रवेश गरेसँगै कम्पनी नाफामा समेत गएको छ ।
- (ख) आयोजनाको व्यावसायिक सञ्चालन र लेखांकन पद्धतिमा परिवर्तन: आयोजना निर्माणको चरण सम्पन्न भई मिति २०८२ असोज २० गतेदेखि व्यावसायिक उत्पादन (Commercial Operation Date - COD) सुरु भएको छ । व्यावसायिक उत्पादन सुरु हुनु अगाडिसम्म आयोजना स्थलमा हुने सम्पूर्ण खर्चहरूलाई निर्माण कार्य प्रगति (Capital Work-in-Progress - CWIP) अन्तर्गत देखाउने गरिएकोमा, COD पश्चातका सम्पूर्ण प्रशासनिक तथा सञ्चालन खर्चहरूलाई नाफा-नोक्सान हिसाबमा खर्चको रूपमा लेखांकन गरिएको छ । साथै, बैंक व्याज तथा अन्य स्रोतबाट प्राप्त हुने आमदानीलाई नाफा-नोक्सान हिसाबमा अन्य आय (Other Income) को रूपमा देखाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । कर्मचारी सञ्चय कोषबाट लिइएको कर्जाको व्याजलाई COD मितिभन्दा अगाडिसम्म पूँजीकरण गरी चालु पूँजीगत खातामा देखाइएको थियो । व्यावसायिक उत्पादन सुरु भए पश्चातको व्याज रकमलाई भने सिधै नाफा-नोक्सान हिसाबमा वित्तीय खर्च (Finance Cost) को रूपमा लेखांकन गरिएको छ ।
- (ग) कर्जा तथा वित्तीय दायित्वको अवस्था: आयोजनाको निर्माण सम्पन्न भई व्यापारिक उत्पादन सुरु भएसँगै कम्पनीले आफ्नो वित्तीय दायित्व व्यवस्थापन र कर्जा भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ । यस त्रैमासिक अवधिम्मको कर्जा तथा वित्तीय दायित्वको संक्षिप्त विवरण निम्नानुसार रहेको छ:
- आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषसँग विधिन चरणमा भएका ऋण सम्झौता बमोजिम २०८२ आश्विन मसान्तसम्मको व्याज पूँजीकरण सहित यस कम्पनीको कोषतर्फको कुल ऋण दायित्व रु.१५,५१,५७,४२,०४३।०५ पुगेकोमा आ.व. २०८२।८३ को पौष मसान्तमा प्रथम किस्ता बापत रु. ५६,८०,२०,८७७।१४, चैत्र मसान्तमा दोश्रो किस्ता बापत रु. ५४,८९,१९,१४५।६१ र आषाढ मसान्तमा तेस्रो किस्ता बापत रु.५३,५५,७६,९६१।५२ गरी ऋणको साँवा ब्याज सहित कुल रु. १,६५,२५,१६,९८४।२७ कोषलाई फिर्ता भुक्तानी गरि सकिएको छ । कोषसँग लिइएको दीर्घकालीन कर्जाको व्याजदर तेस्रो त्रैमासबाट लागू हुने गरी वार्षिक ७.५ प्रतिशत कायम भएकोमा मिति २०८३।०१।०१ बाट लागू हुने गरी दीर्घकालीन कर्जामा वार्षिक ६.७५ प्रतिशत व्याजदर कायम गरिएको थियो भने हाल मिति २०८३ श्रावण १ गतेदेखि लागू हुने गरी वार्षिक ६.३५ व्याजदर कायम गरिएको छ ।
 - कम्पनीको दैनिक प्रशासनिक, कार्य सञ्चालन तथा मर्मत खर्च व्यवस्थापन र नगद प्रवाह सन्तुलनका लागि मुख्य प्रवर्द्धक संस्था चिलिमे जलविद्युत कम्पनी लि. र नबिल बैंक लि.बाट आवश्यकता अनुसार अल्पकालिन कर्जा लिने गरिएको छ ।
- (घ) कम्पनीको नाफा र नगद प्रवाहमा प्रतिक्ल असर पर्ने खालको घटना र अवस्था हालसम्म देखिएको छैन । तर मानवीय नियन्त्रण भन्दा बाहिरको दैवी प्रकोप (काबु बाहिर) को असर भने सदा रहिरहने छ ।
- (ङ) आगामी अवधिको व्यवसायिक योजना: आयोजना सञ्चालन चरणमा प्रवेश गरिसकेको हुँदा, विद्युत उत्पादनलाई अधिकतम बिन्दुमा राख्दै सञ्चालन लागतलाई न्यूनीकरण गर्ने कम्पनीको रणनीति रहेको छ । प्राप्त आमदानीबाट नियमित सञ्चालन खर्च एवं कर्मचारी सञ्चय कोष लगायतका ऋणदाताहरूको साँवा र ब्याज भुक्तानी गरी कम्पनीको नगद प्रवाह सन्तुलित र सुदृढ बनाउने तर्फ व्यवस्थापन केन्द्रित रहेको छ । साथै, निम्न प्रकृतिता बाँकी रहेका अन्य खर्चहरू क्रमशः पूँजीकरण हुँदै जाने र विद्युत विक्री मार्फत नियमित आमदानी प्राप्त हुने भएकाले यस अधिका प्रतिवेदनहरूमा देखिने गरेका सञ्चित नोक्सानी उल्लेख्य रूपमा कम हुँदै जाने हुँदा यसबाट निकट भविष्यमै प्रति शेयर आमदानी, प्रति शेयर नेटवर्थ र शेयरधनीहरूको प्रतिफल जस्ता वित्तीय सूचकहरूमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

समीक्षा अवधिमा कम्पनीले कसैको विरुद्ध मुद्दा दायर गरेको वा कम्पनी विरुद्ध कुनै संस्थागत मुद्दा दायर भएको गरिएको छैन । साथै, कम्पनीका संस्थापक वा सञ्चालकले वा निजहरू विरुद्ध प्रचलित कानून उल्लङ्घन गरेको आरोपमा कुनै मुद्दा दायर भएको वा कारवाही भएको जानकारी नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

- (क) शेयरको बजार मूल्यमा असाधारण तरिकाले थप/घट हुने गरी कम्पनी व्यवस्थापनबाट कुनै कार्यहरू भएका छैनन् । आयोजनाको व्यापारिक उत्पादन शुरु भइसकेकोले कम्पनीले प्रान्त नियमित आमदानी प्राप्त गर्ने हुँदा ऋणदातालाई नियमित किस्ता भुक्तानी गरी लगानीकर्ताहरूलाई समेत आगामी वर्षमा प्रतिफल उपलब्ध गराउन सकिने अपेक्षा व्यवस्थापनले लिएको छ ।
- (ख) त्रैमासिक अवधिको शेयर कारोबार सम्बन्धी विवरण :

शेयरको अधिकतम मूल्य (रु.)	शेयरको न्यूनतम मूल्य (रु.)	शेयरको अन्तिम मूल्य (रु.)	कारोबार भएको कुल दिव	कारोबार संख्या	कारोबार भएको कुल शेयर संख्या
३१०	२६१.१०	२६६.५०	६४	१४,४८८	१,४२२,३३८

५. समस्या तथा चुनौति:

- (क) आन्तरिक समस्या तथा चुनौति: आयोजना व्यापारिक सञ्चालनको प्रारम्भिक चरणमा रहेको हुँदा, विद्युतीय तथा मेकानिकल उपकरणहरूमा आउने सक्ने प्राविधिक समस्याहरूको तत्काल पहिचान र समाधान गरी विद्युत् उत्पादनलाई निरन्तरता दिनु मुख्य चुनौती रहेको छ । विशेषगरी हिउँदको सुख्खा यामसँगै नदीमा पानीको बहाव घट्नु गई आयोजनाले पूर्ण क्षमतामा उत्पादन दिन नसक्ने प्राकृतिक सीमालाई मध्यनजर गर्दै, उपलब्ध पानीको अधिकतम उपयोग गरी प्लान्टको उपलब्धता सुनिश्चित गर्ने उपयुक्त मर्मत-सम्भार तालिका कार्यान्वयनमा ल्याइएको छ । इलेक्ट्रो-मेकानिकल उपकरणहरूको नियमित मर्मत (Preventive Maintenance) र आवश्यक स्पेयर पार्ट्सको पर्याप्त मौज्जात कायम राख्नु समेतलाई कम्पनीले प्राथमिकतामा राखेको छ ।
- (ख) बाह्य समस्या तथा चुनौति: बाह्य चुनौतीका रूपमा नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सब-स्टेशन सञ्चालनमा आई नसकेको वर्तमान अवस्थामा हाल वैकल्पिक व्यवस्था (न्यू खिम्ती सब-स्टेशन) मार्फत विद्युत प्रवाह भइरहेको र विद्युत् खरिद विक्री सम्झौता (Power Purchase Agreement, PPA) बमोजिम "Take and Pay" को प्रावधान लागू भइरहेको सन्दर्भमा, बाह्रबिसे सब-स्टेशन निर्माणमा हुने ढिलाइले पूर्ण क्षमताको विद्युत निकासी र आमदानीमा असर पर्ने सक्ने जोखिम विद्यमान रहेको । यसका साथै, वित्तीय बजारमा हुने व्याज दरको उतारचढावले समेत वित्तीय व्यवस्थापनमा चुनौतीको रूपमा देखिएको छ ।
- (ग) नगद प्रवाह र वित्तीय व्यवस्थापन रणनीति: समीक्षा अवधिमा कम्पनीले विद्युत विक्रीबाट आमदानी गर्न सफल भएको छ । यद्यपि, आयोजना पूँजीकरण भएसँगै अबका दिनमा नाफा-नोक्सान हिसाबमा हासकट्टी र व्याज खर्चको ठुलो भार देखिने हुँदा आमदानी र खर्चको सन्तुलन मिलाई नगद प्रवाह व्यवस्थापन गर्नु मुख्य कार्यभार रहेको छ ।
- (घ) विमा तथा जोखिम व्यवस्थापन: सम्भावित प्राकृतिक तथा प्राविधिक जोखिमहरूबाट आयोजनालाई सुरक्षित राख्न कम्पनीले प्राथमिकता दिएको छ । यस अन्तर्गत आयोजनाका सम्पूर्ण भौतिक संरचना तथा उपकरणहरूको Property All Risks, Machinery Breakdown, Loss of Revenue र Third Party Liability लाई समेट्ने गरी यस आ.व. को दोस्रो त्रैमासिकमै वृहत्तर विमा (Comprehensive Insurance) सम्पन्न गरिएको छ । साथै, आयोजना व्यापारिक उत्पादनमा गइसकेको भए तापनि हाल मुख्य डेकेदार कम्पनीहरूको वृटि सच्याउने अवधि (Defect Liability Period - DLP) चालु रहेको र सो अवधिभर सिभिल एवं इलेक्ट्रोमेकानिकल डेकेदारहरूले समेत आ-आफ्नो दायित्व अन्तर्गतको बीमा कायम राखेको हुँदा आयोजनाको सम्पति तथा उपकरणहरू थप सुरक्षित रहेका छन् ।

६. संस्थागत सुशासन:

कम्पनीको आर्थिक तथा प्रशासनिक कार्यहरूलाई सुव्यवस्थित र पारदर्शी बनाउनका लागि आर्थिक प्रशासन तथा खरिद विनियमावली एवं कर्मचारी सेवा शर्त विनियमावलीको अधिनमा रही समस्त प्रशासनिक र वित्तीय कार्यहरू सम्पादन गर्ने गरिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको दखन्तीको अधीनमा रही अत्यावश्यक कर्मचारी मात्र भर्ना गरी कार्यालय सञ्चालन गरिएको छ । कम्पनीका मुख्य प्रवर्द्धक संस्था नेपाल विद्युत प्राधिकरणबाट दुई जना एवं चिलिमे जलविद्युत कम्पनी लि.को सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनी लि. (Chilime Engineering and Services Co. Ltd., Chesco.) बाट एक जना कर्मचारी काजमा आई कार्यरत रहेका छन् । साथै, आउटर्सोर्सिङ सम्झौता गरी Chesco मार्फत आवश्यक प्राविधिक कर्मचारीहरू उपलब्ध गराई प्लान्टको सञ्चालन एवं मर्मत सम्भारको कांउ अगाडि बढाइएको छ । कम्पनी ऐन, २०६३ को प्रावधान बमोजिम लेखापरीक्षण समिति गठन गरिएको छ । त्यसैगरी पदपूर्ति समिति, खरिद मूल्यांकन उप-समिति तथा आवश्यकता अनुसार अन्य उप-समितिहरूको गठन गरिएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन स्वतन्त्र आन्तरिक लेखापरीक्षक मार्फत लेखापरीक्षण गराउने व्यवस्था मिलाइएको छ भने धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय र नेप्सेका निर्देशनहरूको समयमै परिपालना गर्ने गरिएको छ । संस्थागत विकास एवं सुदृढीकरण अन्तर्गत विभिन्न किसिमका अध्ययन, तालिम, तथा गोष्ठीहरू जस्ता विषयलाई पनि प्राथमिकता दिई कार्यान्वयन गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण:

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे समय यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्णतामा आधारित भनी विश्वास लिएको छु । लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन । थप जानकारीको आवश्यकता महशुस गरी कम्पनीमा सम्पर्क राख्न आउने लगानीकर्ताहरूको कदमलाई सहै स्वागत योग्य ठान्ने छु ।

मिति २०८३।०४।३० गते
शनिबारको

“नेपाल समाचारपत्र” राष्ट्रिय
दैनिकमा प्रकाशित